

सुरक्षितसँग खाना
पकाउनुहोस



किचनको

आगलागी रोक्नुहोस

के तपाईंलाई थाहा छ?

घरको आगलागी र आगजन्य
नोक्सानहरू एउटा ठुलो कारण खाना
पकाउनु हो। तपाईं खाना पकाउँदा हुने
आगलागी रोक्नसक्नुहुन्छ। आफ्नो
परिवारलाई सुरक्षित राख्न यो उपायहरू
अपनाउनुहोस!

✓ खाना पकाउँदा किचनमा
बस्नुहोस्। भाँडाको ह्यान्डल
स्टोभको पछाडी फर्काउनुहोस।

✓ घर भित्र खूला आगोमा
कहिले पनि नपकाउनुहोस।
स्टोभलाई किचनमा मात्र प्रयोग
गर्नुहोस।

✓ खाना पकाउने ठाउँ वरपर हुँदा
बच्चाहरूको हेरबिचार गर्नुहोस्।

✓ ज्वलनशिल बस्तुहरूलाई खाना
पकाउने ठाउँ बाट हटाउनुहोस।
कपडाको बाउला र बुनेको कपडा तात्ने
चिज, तातो तात्व देखी टाढा
राख्नुहोस।

थप जानकारी एवं स्रोतको लागि यहाँ जानुहोस: www.usfa.fema.gov



Nepali

COMPASS
INTERPRETERS